

प्रधानमन्त्री जंगबहादुर राणाका समयको नेपाल-भोट युद्धको ऐतिहासिक सामग्री

(गताङ्को बाँकी)

२०. अफिसर गैरह— पल्टनलाई जङ्गी श्रैनको उर्दि—
उद्योगे अध्याय २३ विहुला पत्र सम्बादे

क्षेत्रियका कुलता जन्म्याको जो पुरुष आफ्ना सामर्थ्यमा
फिक तेज पराक्रम जो देखाउदैन. त्यो क्षत्रियको नाम
धन्याको चोर हो भनि जान्या भन्दछन्— १

इन्द्रका पराक्रमले जस्तो संपूर्ण देवता सुख पूर्वक रहंछन्.
तस्तै मनुष्यमा पनि जो वीरका पराक्रमले संपूर्ण दाज्यु
भाईहरू सुषपूर्वक षाईकन बढदछन् तेहि वीरको जीवन
सार्थक जिनु हो अर्को होइन— २

जो विर आफ्ना बाहुरु वलको भरोसा गरि अह मनुष्य-
कन जियाउछ त्यो वीर यमलोकमा बडो जशकन पाई
परलोकमा उत्तम गरिकन पाउला— ३

उद्योगे अध्याय १२६ मा राजा दुर्योधनले भन्याको
हे कृष्णजि आफ्ना क्षत्रिय जातको धर्म वरण गरिकन
जुद्धमा हतियारले हामी मर्न पाउला त. स्वर्गलोकमा
जाउला त— ४

हे कृष्णजि जुद्धमा मरिकन सरका विछ्योना मासु तौलात.
हामि क्षेत्रिय जातको तेहि मुष्य धर्म हो— ५

क्षत्रियका कुलमा जन्म्याको क्षत्रियका धर्मले जीविका

गन्याको मुष कस्तै आपत्तिमा भयले शत्रुलाई प्रणाम गरि
जीविकाकन चलाउला— ६

राजधर्ममा भिष्मले भन्याको

छलले गरि जौत राजाले जितछ तेसलाई स्वर्ग पनि
हुन्दैन तस्को राज्य पनि रहूदैन— ७

कवच नभयाकालाई जुद्ध गर्न शक्तिन. तम्रा चरणमा
पन्या भन्यालाई र प्रणाम गर्न्यालाई हतियार आफ्ना
लीकन वस्याकालाई पक्रिकन नमानु— ८

मनुस्मृतिमा भन्याको

प्रजाकन पालन्या राजा आफु वरावरको र आफु
भन्दा घटि वढि जो कसैले पनि जुद्ध गर्नालाई हाक दियो
भन्या क्षत्रियको धर्म जानि जुद्धदेखि नफर्कनु श्रूरो भै
लडनु— ९

जो पुरुष डराउन्या संग्राममा पीठ फर्काई भागि आई
विचमा अरुका हात देखि मर्ला. त्यो पुरुष आफ्ना
मालिकको ज्या केहि पाप छ. त्यो पाप लिकन नर्कमा
जाओ— १०

जुद्धमा हति आई विचमा मन्या. पुरुषको स्वर्गलोकलाई
जन्मभर गन्याको जो पुण्य थियो त्यो सबै पुण्य तेहि
पुरुषका मालीकलाई हुन्छ— ११

परासर धर्म शास्त्रे

जुद्धमा गयाका मानिसले सन्मुख भै. जो पीठ देखाई किर्दछ तेसकन पाइला पाइलामा ब्रह्म हत्याको पाप लाग्छ— १२

जुद्धमा जय भयो भन्या लक्ष्मि प्राप्त हुँचीन् कदाचित् मन्यो भन्या पनि स्वर्गलोक मिल्छ तस्कारण शूरालाई दुवै तरफ पनि वढिया भयाको क्षण क्षणमा नाश हुन्या येस्ता शरिरकन जुद्धमा मर्नु अति उत्तम छ— १३

जोगले युक्त भयाको संन्यासि जुद्धमा सन्मुख भै मन्याको वीर ई दुवै सूर्य मण्डल नाथि उर्ढ्व लोकमा जांछ— १४

शत्रुका माझमा पन्याको कति पनि कठिन वचन नवोलन्या यस्ता वीर सन्मुख भै जउन जउन जुद्धमा शरिर त्याग गर्छन् तेसलाई अक्षय स्वर्गादि लोकमा वास मिल्छ— १५
जउन विर जुद्धमा शत्रुका हतियारका चोट लागि कपाल देखि गिन्याको रगत मुखमा पर्दछ तेस वीरलाई सोम यज्ञमा सोमलताका रसपान जस्तो भै अक्षय स्वर्ग-वास हुँछ. तेसले गन्याको संग्राम पनि सोम योग जस्तो उत्तम कह्याको छ— १६

क्षत्रियले विशेष गरि छातिकन वज्र झै कठोर गराई शत्रुलाई मानु. ताहापछि शनि शत्रु भयाको राज्य पाई मनकन वस गराई जज्ञानादि पुण्य कर्म गर्नु भनि युधिष्ठिर महाराज प्रति अर्जुनले विन्ति गर्दा भया— १७

सर्पले मुसालाई निल्या झै जुद्ध नगर्न्या राजा घरै मात्र वस्त्या ब्राह्मण ई दुईकन पृथिवी निलद्धीन् भनि वेद व्यासले युधिष्ठिर महाराजा प्रति विन्ति गन्या— १८

भिट्ठम पितामहले युधिष्ठिर महाराजालाई
शिक्षा गन्याको—

क्षत्रिय जात भै जो पुरुष जुद्धमा गै शरिरमा घाउ पनि नलगाई जो किर्दछ. तेसले गन्याको तेस कर्मलाई अघि अघिका कुरा जान्या ऋषिहरू निन्दा गर्दछन्— १९

जस्तो अश्वमेघ जज्ञ समाप्त गरि जज्ञाव स्नान गन्यापछि संपूर्ण पाप नष्ट भै अति पवित्र हुँच्छ तस्तै धर्म हवस् भन्या क्षत्रियले विशेष गरि जुद्ध गर्नु— २०

यो वीर कति नडराई वाण वृष्टि गर्न शत्रुका उपर जुद्ध-

मा जांछ देवताहरूले तेस पुरुषका तेस कर्म भन्दा उत्तम कर्म अर्को केहि देषदैनन्— २१

जुद्धमा गयाका जो वीरका शरिरका छालामा जति हतियारको चोट लाग्छ तेस्ता वीर परलोकमा तेति प्रमाण इन्द्रादि देवताका पछिल्ला लोकमा संपूर्ण कामनाले जुक्त भयाको धेरैसम्म वस्त छन्— २२

जुद्धमा गयाका वीरका शरिरदेखि हतियारका चोतले निकाल्याको रगत वहंच त्यो रगत पनि जब सुकि सक्छन् क्षणैमा सबै पापदेखि मुक्त हुँछ— २३

जुद्धमा गयाका क्षत्रियले जति हतियारका व्यथा सहंछ तेहि दुःख सहनाले क्षत्रियको तपस्या परिपूर्ण हुन्छ भनि संपूर्ण धर्म जान्या पुरुष कहंछन्— २४

देषदामा वरोवर स्वरूप भयापछि पुरुषको संग्राम विषे वडो अत्तर देखिछ जो शूरो हुँच शत्रुसंग लडन जान्छ जो कातर छ त्यो पुरुष हति जांछ— २५

जो पुरुष जुद्धमा गयाका आफ्ना पक्षपात छोडी केहि घाउ पनि नलगाई भागि आउँछन् तेस्ता अधर्म पुरुषकन कोहि स्वास्तिले पनि पृथिवीमा नजन्माउन हे वावु युधिष्ठिर भनि भिष्म पितामह भंछन्— २६

जो पुरुष जुद्धमा आफ्ना पक्षे छोडी आफ्ना ज्युको रक्षा गर्ना निमित्त इछाले भागि आउँछन् तेस्ता पुरुषको सर्वदा इन्द्रादि देवता कुभलाई गर्दछन्— २७

जो जुद्धमा भागि आउँछन् तेसलाई राजाहरूले काठको डल्लाले हानिकन मारून् अथवा घांसले पुरि आगो लगाउन अथवा पशु मान्या झै मारून्— २८

असामर्थ भै कफ मलमूल जताजतै छोडदै वहुत विलाप गर्दै क्षत्रिले विछ्याउनामा जो मर्नु हो त्यो अधर्म हो रणभूमिमा मर्नु धर्म हो— २९

जो क्षेत्रिय जुद्धमा हतियारका घाउ सरिरमा नलगाई उसै मर्छ तेसले गन्याको संपूर्ण कर्म अघि अघिका रिति जान्या कोहि पनि सधानि गर्दैनन्— ३०

जुद्धमा शत्रुलाई कत्तल गरि आफ्ना पक्ष पक्षले जुक्त भयाको वैरिका वाण प्रभृति हतियारले शरिरमा वहुत घाउ लाग्याको क्षेत्रि तेहि कालमा अथवा कालांतरमा मरणमा योग्य हुँछ— ३१

अनेक उपाय गरि लडाकीका अगाडि रहन्या वैरिलाई पीठ नदेषाईन्या जुद्धमा शरिर त्याग गर्न्या वीर इन्द्रलोकमा जान्छ—

३२

जो वीर वैरिका लस्करको मालिकलाई मारि तेसका बाहुनमा सवार गर्न्या वीर जो छ तेहि कालमा अथवा कालान्तरमा मन्यापछि वृहस्पति समान अति राम्रो शरिर भै आकाशमा स्वेच्छा बेलदछन्—

३३

जो वीर जुद्धमा गैकन शत्रुको फौजको मालिक अथवा तिनैका छोरालाई अथवा लस्करमा जो मुख्य छ तेसकन जिउदै पक्कि त्याउंच तेसले जान्या लोक मेरा लोक समान अति उत्तम छन् भनि भिष्म प्रितामह भाँच्छन्—

३४

जुद्धमा मन्या वीरकन जात भाइले सो कन गर्नु जुद्धमा मन्या वीर स्वर्गलोकमा बडो सुविस्ता पाइरहँच्छन् तस निमित्त उस्को सोक नगर्नु जोग्य छैन परन्तु जुद्धदेखि भागि आउन्या अर्धम पुरुष मरिकन कौन लोकमा जानन् भनि शोक गर्नामा जोग्य हुन्छ—

३५

स्कन्द पुराणका मार्ग शिर्ष मैन्हाका माहात्म्यमा

अध्याय १८ मा भन्याको—

वैवस्वत मनुको छोरा इक्ष्वाकु राजा व्याधिका लस्कर ली कोहि वनमा सिकार खेलन गयामा छोरा र स्वास्ति स्मेत भै वस्याको मत्ता वनेल थियो तेसलाई वनेल निभछे व्याधा स्मेत इक्ष्वाकु राजा यस वनमा सिकारमा आयाका छन् हामीलाई मार्नन् तसर्थ भागि जाउ भनि भन्दा त्यो वनेल आफ्ना शौर्य धैर्यले युक्त भयाका वचन भन्दो भया इक्ष्वाकु राजा मलाई मार्हन् भन्या मलाई अवश्य विश्वन् लोक मिलन्या छ. पूर्व जन्ममा क्या पाप गन्या छु पापिष्ठ यो वनेलका जोनिमा जन्म भयां त्यो पाप म जान्दिन—

३६

पूर्व जन्ममा गन्याका तेहि पाप रुपि हिनाक. न इक्ष्वाकु राजाका तिखा बडा उखले सहन सकिन्या अति डरलाग्दो यस्ता वाण रुपि जलले पखालिकन म शुद्ध हुन्छु हे स्वास्ति तिमी छोरा नाति लीकन मसंगको माया प्रीति छोडिकन पर्वतमा जाउ म भन्या राजा नजीकना आइ पुग्या इनका हात देखि मरन पाया उत्तम गति पाउला—

३७

यस्तो वनेल वनेलनीको कुरा हुंदामा राजा र व्याधाहरू अगाडि आइ पुग्या र तिनको र अरु वनेलको भयंकर जुद्ध हुंदामा व्याधाहरूले वनेल पनि मारिया कोहि व्याधा वनेलले पनि मारिया. सात छोरा र स्वास्तिले सहित भयाको येक तेहि वनेल मातै जुद्धका वर्गतले जुक्त भयाको जुद्धका निमित्त रहदो भयो तेस वखतमा वनेलनी भछेह. हे प्रिय वालक छोरा मैले सहित भै. येस वनदेषि निकलि जाउं—

३८

स्वास्तीका वचन सुनि वनेल भंडे, हे प्रिये भागिकन जानु योग्य छैन. भागिकन रहन्या ठाउ पनि छैन. दुई सिहका माझमा आई सिंह पानि पिउंछ. दुई वनेलको माझमा आई सिंह पानि पिउन सक्तैन यस्तो हामि वनेल जातिको वल हो—

३९

भागिकन जांदा त त्यो वल सब व्यर्थ हुन्या छ. जुद्ध रुपि तीर्थ छोडी भागन्या महापापी हो. येस्मा सदेह छैन. जो जन संतुष्ट भै जुद्ध गर्नाकन जाँच. तेसलाई पाइला पाइलामा स्वास्तीले स्मेत भै गन्याका गंगा स्नानको फल मिल्छ जुद्ध देखि भागि जान्याकन संपूर्ण तिन लोकमा वस्त्याहरूले उपहास गर्हन् धीन नभयाका पापि तेसकन सराप पनि गर्हन्छ—

४०

यस्तो धर्म जानिकन जुद्धदेखि कसरि भागु तसकारण इ राजासित बडो जुद्ध म गर्दछु वालक छोरालाई लीकन तिमी वनमा जाउ.—

४१

वनेल वनेलनि दुई परस्परमा यति कुरा गरि पछि वनेल जुद्ध गर्नाकन राजाका लस्करमा जाँदो भयो इक्ष्वाकु राजा पनि सब आफ्ना लस्कर वनेलले मारियाको देखिकन रिसाई तेहि स्वन्त वनेल मार्नाकन जांदा भयो तेस वखतमा वनेलको र इक्ष्वाकु राजाको डरलाग्दो जुद्ध भयो—४२

इक्ष्वाकु राजा जो छन् तिखा खड्ग लि तेहि वनेलका कम्वरमा साहौ वलले हान्दा भयो. त्यो वनेल खड्गले कातियाको पनि उफिकन राजाका घोडालाई मारिकन मूर्छा भै पछि मर्दो भयो—

४३

तेहिवर वनमां वनेलमाथि देवताहरूले फुलका वुंद वसाई दिया त्यो वनेल पनि जुद्धमा शरिर त्याग गनले

चतुर वाहु भगवानका स्वरूप पाई विमान चडि इन्द्रादि
देवताले स्तुति गरियाको स्वर्ग लोकमा जाँदो भयो—४४

वाटामा फौज लस्कर षजाना रसद

हिडाउदाको वन्देज

पैल्हे फौज हिडाउदा २।२ हजारको फौज १।१ दिन
फरक गरि हिडाउनु— १

फौज भन्दा २ पाउ अघि विकट घोडा चढन्या
हिडाउनु— २

फौज भन्दा १ पाउ अघि अफिसर ५० सिपाहि दोस्रो
विकट गरि हिडाउनु— ३

दोस्रो विकट हिड्याका १ पाउ पछि गंज पल्टन राषनु,
ताहापछि बनु कबालाको षजाना राषनु ताहापछि
गोलंदाज राषनु ताहापछि तोप राषनु ताहा पछि तोपको
षजाना राषनु ताहापछि कमाडियेर रहनु ताहा पछि
२ पट्टि सिपाहि राषनु ताहापछि गैरह असवाफ रसदहरु
राषनु. भरियाका संतरमा १ पट्टि सिपाहि राषनु सबभन्दा
पछि २ पट्टि सिपाहि राषनु येहि तजवीजसंग फौज
हिडाउनु ३ दिनलाई षान्या रसद आफुसंग नभै फौज
वाटामा नवढाउनु ३।३।४।४ को समावास गर्नु— ४

गुह धर्मधिकारले भन्याको वचन. अधिवाट ध्यू हालि
पानि पकाई अकलि पकायाको ढिडो षोल्या सुद्रदेखि
वाहुनसम्म सबैले वरोवर षानु हुन्छ— ५

दाल भात षांदा वाहुनको वा छालाको लुगा नछोडाई
आफ्ना आफ्ना जातका भात मिल्दोसंग वसि षानु हुन्छ.
लडाकीमा जान घर छोडी गयापछि वाहुनदेषि सुद्रसम्म
लुगा छोडाई षान्यालाई ५ रूपिना जरिवाना होला— ६

वाटामा हिडा दुस्मको फौज देखियो भन्या अगाडि
घोडावाला विकटले वन्दुक पटकाउनु सो सोर सुनि
दोश्रा विकटले वन्दुक पटकाउनु इ दुवै विकटवाला भागि
गंज पल्टनमा मिलन आउनु फौजले विकटका वन्दुकको
सोर सुन्यापछि वन्दुक भरि तथार भै अडावाधि आफना
मजुगुत होसियारसंग रहनु आइलाग्न्यासंग कमाडियेर

अफिसरले उर्दि दिया वमोजिम फैर गरि लडनु— ७

फौज चलदा दाहिना वाबाबाट ढुगो लडि फौजलाई
लाग्न्या रहेछ भन्या तेस्तामा फौज नवढाउनु थामनु
दाहिनापट्टि २५ वाउ पट्टि २५ छिटा षलि हुंदा सिपाहि
टिपामा अगाडि पठाई. ताहा वैरि कोहि छ कि भनि हेरि
वैरि छैन ढुंगाको थुप्रो रहेछ भन्या ढुगो लडाई निमेल
भयापछि फौज चलाउनु. फौज अगाडि गै सकिन्या पछि
विकट वालालाई ज्ञिकि. फौजमा मिलाउनु. ताहा त वैरि
बस्याका रह्या छन् २५ जनाका बलसे सकिन्या रहेनछ
भन्या येतिसम्म वैरिको फौज रह्या छन् भनि अन्दाज
गरि भागि आउनु र फौजमा समाचार कहनु— ८

फौजले येस ठाउंमा येति वैरि रह्या छन् भन्या समाचार
सुन्या पछि येति जवानले त्यो वैरि हटाउनु सकियेला
भन्या अफिसरले तजवीज गरि तोप वन्दुक फौज पठाई
अफिसरका उर्दि वमोजिम फैर गरि लडि वैरि हटाई अब
भय छैन भन्या तजवीज गरि फौज चलाउनु— ९

वाटामा वारूढ षजाना चलाउदा वारूढ. षजाना राष्याका
जगामा ५ सै हातभित्र कसैले वन्दुक नराषनु. तमाखु नखानु
चकमक गैह आगो नपार्नु चिराक बत्ति नलैजानु. षजाना
असवाप गैहमा गोलि नलाग्न्या आगो नलाग्न्या तजवीज
संग वचाउ गरि भरिया भागनन पाउन्या गरि १००
जना हुदा सिहि पठाई. येस्कुराको वचाउ गर्न्या काम
गर्नु वन्दुक अघि पछि गरि राषनु— १०

वाटामा लस्कर हिडाउदा कसैको धन दौलत अनाज
तर्कारि भाजि कसैले लुट्यो भन्या लुट्न्यावाट लुटियाका
मालको दोबर विगो भराई ५ वेद हानु. कसैको स्वास्न
फौजले विगान्यो भन्या तेसलाई १० रूपिया नगद
जरिवाना गरि ३० वेत हानु— ११

लंगुर पार पुग्यापछि तोप वन्दुक वारूढ गोला गोलि
कमान च्यापसा छुरि भाला फर्सा गैरह हतियार विराना
मुतुकका अफिसर सिपाहि रैयत कसैसंग नराषनु सबै
लिनु— १२

कोहि जगा आफ्नु सर्वभयाको भया पनि दुस्मनलाई

उस जगले सिकिस्त लाग्दैन उसका फौज बढ़ता आफुलाई
सिकिस्त लाग्छ भन्या सिकिस्त नलाग्न्या जगा हेरि
आफनु आड मजगुत गरि वस्नु— १३

कहिकिला विकट जगा गौडा गल्का नदि साधुनाउ आफुले
रोकदा दुस्मनलाई सिकिस्त लाग्न्या छ भन्या जस वषत
सुन्यो देख्यो चाडो गै हस्त वस गरिहालनु— १४

गैरह अफिसरहर कप्रेलतकका जेवमा कलम मसि कागज
रहोस जाहा जुन षवर परिआयो जसले देख्यो सून्यां
वुझि मुनासिव कुरो षडाषडै लेखि आफना कमाडियेर
लाई पठाउनु— १५

पल्टनका फौजको मुलुकको हटना बढनाको आफुदेखि
पूर्व पञ्चिम रहाका फौजको लडाकीको दुस्मनको
षजानाको रसद कोट्याइन्याको जो चाहिन्या गैरहको
षवर चाडो पाया होसियार रहिछ चिठी लेषनाको र
षवर वुझनाको वहुत ताकित गर्नु षवर नसुदामा साहै
श्रंदेसा पनि पछि वह वाक्य पनि हुन्छ दुस्मनले येक
मुहुदा हार षाया. अर्का मुहुदामा घामाग्छ. तसर्थ
उस मुहुदावाट जो जवाप मिल्यो अन्तवाट पनि उहि जवाप
वुझि गर्नु पर्छ— १६

दुस्मनको खान्या पिउन्या रसद र षष्ठजाना औ भारी
बोकन्या चौरी भेदा गैरह जनावर रहाको थाहा पाई
यो केहि जुक्तिले हात पार्नु हुन्या भया उत्तिखेर हात
पारि हाल्नु— १७

दुस्मनको चिठी चपेता हिडन नदिनु वन्द गर्नु कदाचित्
लुकाइछ पाइ लग्यो भन्या पकि खोला गरी खोसि लिनु— १८

श्री ५ सर्कारिया षजाना रसद र बोकन्या भरिया र
कोहि उमरा वसि पाहि गैरहको भरिया थलियो
लोट्यो भन्या पछाडिवाला भरिया संभार गन्या पल्टनले
तेस्ता थलियाका मानिस र तेस्ते बोकन नसव्याको
भारि स्मेत अरहले गोहार गरि बोकाई बोकि डेरामा ल्याइ
दिनु कदाचित् तेस्ता भरिया र भारि नउठाई छोड्या र
भारि हरायो भन्या पछाडिवाला भारिको संभार गन्या
पल्टनले र त्यस पल्टनका अफिसर स्मेतले निसा भन्नु
पर्छ— १९

आफना राज्य भित्र भरिया थलियो भन्या वेगारि पकि
भारि बोकाई ल्याउनु डेरामा पुग्यापछि त्यो भारि बोकि

ल्याउनालाई दुई आना मजुरी भारिका धनिकाउ
दिलाई दिनु— २०

विराना मुलुकमा पुग्यापछि बाटामा भरिया थलियो भन्या
माथि लेखिया बमोजिम अरुले गोहार दि उठाई ल्याउना
काम गर्नु विराना मुलुकमा डेरामा वसदा भरिया थलियो
भारि उठाउन सकेन भन्या अफिसरले हेरि तजबीज गरि
भारि उठाउन सकिन्या रहेन्छ भन्या जसको भरिया हो
उसलाई भारि र भरियाको संभार गरि पछि पछि आउनु
भनि पछाडि छोडि जानु— २१

आफनु फौज चलाउदा मालिकले हिउंको वहुत वचाउ
गरि चलाउनु हिउं पन्त्या समयमा पालले वचाउला भन्या
भरोसा गरी नवस्नु— २२

बाटामा जांदा जनरलदेखि सिपाहिसम्म सिवानादेखि
जसले तमाषु खानन् उसलाई जतिफेरा तमाषु खानन्
उतिफेरा २। २ रुप्यिया जरिवाना गर्नु चादि पितल तांवो
कांसो गैरह धातुको हुक्का लिलाम गर्नु नरिवल वांस गैरह
अरु हुक्का चिलिम जसले देष्ठ फोरिदिनु— २३

जुन पट्टिका हुंदा सिपाहि पिपा षलासि घाइत्या भया
बेरामि भया हेर्दा असक्य देखियो भन्या तेस्को जिउं
जंगि तानावाना आफना जनरलसंग किमानिसलाई रोजको
दुई आना मजुरि मागि ली बेरामी र तेस्का जिम्माको
जङ्गि असवाप भरियालाई बोकाई वास वासमा पुग्याउनु
कदाचित् मजुरिदार भरिया पायेन भन्या आफना पट्टि
हुदा सिपाहि पिपाले हार गुहार गरि बोकाई वास वासमा
लैजानु— २४

वास वसदाको वंदेज

वास वसदा चारैतिर पैरो नजान्या हुंगो नलडन्या जगा
हेरि चारदिशामा एक दुई तिर. विकट पारि. पानि ठुलो
हेरि पैह्नो पल्टन येस ठाउमा दोस्ता पल्टन येस ठाउमा
वस्नु भनि तजबीज गरि येस रितले डेरा गर्नु डेरावाट
फुटफाट गरि लस्कर छिहिलिन डुलन नदिनु. राति
डेरामा भजन गीत गाउन कसैलाई नदिनु— १

डेरामा जुन दिशावाट वैरि आई. राति डाका दिन
आवला भन्या संदेह लाग्छ. उस दिशातिर लडन्या फौज

पारि उसका विचमा तोप राषि डेरा गर्नु— २
 कमाडियेरले डेरामा पल्टनलाई दिन्या उर्दि, जुन ठाउंमा डेरा पछि राति डाका पन्थो भन्या येस जगामा फलाना पल्टनले लयेन वाधनु येस जगामा फलाना पल्टनले लयन वाधनु, फलाना पल्टनले येस दिशातिर फयेर गर्नु भनि जगा दिशा चिन्हाई उर्दि सुनाई कम्बर घोलन लाउनु—३
 दुस्मनको मुलुकमा पुर्या पछि राति भात खाई सक्या पछि आफुले लायाका पोसाक लुगा दोचा जुता सबै लगाई कम्बरमा हतियार भिरी बन्दुक तरवार दाहिना बाउ राषि चौकोस चनाषो भै सुतनु—४

वास देखि ५ सै कदममा १ विकट उस्का ५ सै कदममा १ विकट फेरी उस्का ५ सै कदममा १ विकट येस्ता रित संग जुन दिशावाट वैरि आवला भन्या संदेह लाग्छ उस दिशामा ३। ३ विकट राष्टु— ५

जब दुस्मन आप्नो भनि पैल्हावाला विकटलाई थाहा हुँछ उसने बन्दुक पटकाउनु उ सोर सुनि दोस्ता वाला विकटले पनि बन्दुक पटकाउनु विकटवालाले बन्दुक पटकायाको जब रमनको अफिसरले सुन्दछ. कमांडियेरलाई समाचार दि डेरामा विगुल पनि लाउनु, तमोरको रोल पनि लाउनु— ६

जब विगुल तमोर बज्याको सोर सुनिछ दिनमा उर्दि भयाका ठाउं ठाउंमा लैन षडा गरि अफिसरले उर्दि दियापछि फैर गर्नु अफिसरले उर्दि नदिज्याल र लैन षडा नहुंज्याल आफ्ना डेरामा सैकरौ मानिस मन्या पनि फैर नगर्नु— ७

राति डाका पन्थो भन्या कपतान अजिटनले बोलनु विगुल बजाउनु येति बोलिदेखि वाहेक जसले बोलला उसलाई कमांडियेरले भारि सजाय गर्नु— ८

राति डाका पन्थो भन्या लैन नवा धंज्याल र फैयर नहुंज्याल फलानले फलाना ठाउंमा महटाप बालनु लैन वाधि फैर भया पछि मह टाप निभाउनु भनि षलासिका ज्मादारहरूलाई अधिवाटै उर्दि दि राष्टु— ९

राति वासमा षजाना राष्ट्या तजवीज ज्मा जना ४

भाग गरि विचमा ४ ठाउं गरि राष्टु कस्तो भन्या कदाचित् एका ठाउंमा लाग्यापछि तिन ठाउंमा षजाना वाचन्या तजवीजसंग राष्टु अथवा षजानामा आगो लाग्या पनि मानिसलाई नपाउन्या गरि षजाना रह्याका ठाउंदेखि चौतरफ २ गोलिको दरेस पर फौज वस्तु— १०

आफनु फौज रसद षजाना घरमा राष्ट्या तजवीज गरि हिउ पन्था समयमा वधनु हिउ पन्था समयमा हिउले वाटो घाटो बन्द हुन्छ बन्द भयाका वषतमा आपना कौजलाई रसद पुग्या तजवीज गरि ताकित गरि वस्तु— ११

आफु वस्याका गाउंका वरिपरि खाई किल्ला कुँधा ज्ञाका मजगुत गरि वस्तु. आफुलाई दारुवा गोल. घोडालाई धांस कुनाउरो भुस्साको सोच गरि राष्टु— १२

लडाइलाई फौजको कुच भयापछि डेरामा बाटामा कच्छिरिमा आफना आपना पट्टनका अफिसर पगरि हुदाले ठट्टा गर्न कसैलाई नदिनु. जो लडाबी लेखियाको जंगी श्रैन सुनि पठि वुद्धि वढन्या इलम जान्या कुरा गर्नु वेकामको काम कुरा केहि नगर्नु— १३

राति सुतदा येरि रमन विकट पहरा ताजा गै रहन्दैन रमन विकट छ भनि आफना डेरामा सबैले सुनिरहन्तु डेरा पाल पिछे पालो पालो गरि येक जनाले जागा रहन्तु— १४

रमन विकट पहराले आफना पाला भर सुत्यो भन्या तेसलाई गोलि चलाई मारिदिनु— १५

फौजले डेरा गन्याका ठाउंदेखि माथि पानि छ. तेस पानि नेरा रतम्बु पालका नगिचमा जसले ज्ञाडा फिर्दछ उसैलाई सोहर्नु लाउनु २ वेत पनि हांनु— १६

पालमा षजाना राष्टा. षजानाका भारिले पालाका भित्रि कपडामा छुवाई राख्या पानि पन्थो भन्या षजानामा पानि पछि तस निमित्त पालका भित्रि कपडामा छुवाई षजाना नराष्टु. पाल देखि अलग रह्न्या गरि राष्टु पाल टागदा पानि परोस् वा नपरोस् पालका चारैतिर कुलो काटि राष्टु— १७

कमांडियेर अफिसर सिपाहि गैन्ह र आफुभन्दा

ठुला पगरिसंग बेअदविसंग वोलि प्रति

उत्तर गन्धो भन्या सजाय जरिवाना

गन्धी वंदेज—

रमन पहरा जंगिकाज महत पुरेन लडनु थामिकन लडनु हटनु कदनु जंगि असदाप सफा गर्नु रसद वांडनु १२ छाक पुरेन ४ प्रहर रात ४ प्रहर दिन जस बषत आफनु पलटन हिडा भन्यो हिडाउनु यस्ता तरहसंग कमान दिदा जनरलसंग कर्णलले प्रति उत्तर गन्धा कर्णललाई रूपैया १०० कर्णलसंग बडा कपतानले प्रति उत्तर गन्धा रूपिया ५० बडा कपतानसंग कपतानले प्रति उत्तर गन्धा रूपिया ३० कपतानसंग लेफेटेनले प्रति उत्तर गन्धा रूपिया २० लेफेटेनसंग इन साइन सुवेदारले प्रति उत्तर गन्धा रूपिया १५ इन्साइन सुवेदारसंग ज्मादारले प्रति उत्तर गन्धा रूपिया १० ज्मादारसंग हवलदारले प्रति उत्तर गन्धा रूपिया ५ हवलदारसंग अमलदारले प्रति उत्तर गन्धा रूपैया ३ अमलदारसंग सिपाहिले प्रति उत्तर गन्धा रूपैया २ मुष नछोडि हात नछोडि येस रितसंग ठाडो वोलि प्रति उत्तर गन्धलाई येस हिसावसंग जरिवाना गर्नु मुष छोडन्यालाई येहि हिसाबको तिगुना जरिवाना गर्नु हात छोडन्यालाई नाउ काटि नेल गलफंदि ठोकि झोल-षानामा खाना गरि पठाउनु हतियार चलाउन्या र पलटनभा हुज्जत गन्धलाई दुवै यकै सैधुवा हुन उस वखतमा जुन अफिसर फौजका मालिक छन् उस मालिक भयाको ठाउमा ल्याई वेजा माफिक जंगि ऐन वमोजिम सजाय गर्नु—

१

लडाकीका बीचमा सिपाहिले अफिसरलाई बेअदविसंग वोल्यो भन्या तेस्ता बोलन्याका हातको तरोवार हतियार षोसि लि २ सिपाहि लगाई उस फौजका कमांडियेरसंग लैजानु तेस्तालाई फौजका कमांडियेरले सजाय गर्नु—

२

लडाकी गर्दा यस्ता तरहसंग लडनु भन्या वन्देज—

लडाकी गर्दा अफिसरहरूले गन्धी तजवीज जसै दुस्मनको फौज देखिछ झट्पट आफनु पलटन माफिकको जगा लिनु

काल्हो आलि डिल पर्न गयाको रहेछ भन्या उस्को आड गर्नु फुरसत पाइयो भन्या जमिन षनि आफुलाई वचाउ गन्धी अघिलतिर वाटाको आड वनाई हुगा मुढा राष्ट्रु—

१

आफनु फौज भन्दा दुस्मनको फौज ढेर छ भन्या द सै कदमको तजवीज गरि तोपको गोला हानु ६ सै कदममा १६।२० गोलाको गिराफ हानु ४ सै कदममा फुटन्या गोला गिराफ हानु डेढ सै कदममा वरि आइ पुर्यापछि वन्दुकको वालि फयर फुटन्या गोला गिराफ वरोवर हानु दुस्मनका लाम भै आयाको छ भन्या जंगि गोला स्मेत हानु—

२

टेक्याको जमिन जो छ तेस्मा लडदा अफिसर फौज साफ भै लोट पन्था पनि मुहुडा नफिराउनु जो हटफासि पाउंला—

३

आफनु फौज भन्दा दुस्मनको फौज कम छ अथवा वरावर छ भन्या जस्ता रितले अधिल्ला तजवीजमा आड वाधनु भन्याको छ सोहि तजवीजले आड वाधी दुस्मनको फौज ७।८ सै कदममा जसै देखिछ घोडा नभयाको फौज छ भन्या आडका सिपाहि १०।१२० आडदेखि ४।५ सै कदम अघि पठाई दिनु उनिहस्ते दुस्मनको गोलि नलाग्न्या ठाउंवाट अलिकति धाँधु गरि वन्दुक पटकाई भाग्या ज्ञै पारि आई आफ्नै आडमा मिल्नु—

४

आडका सिपाहि दुस्मनले देखदैनन् भन्या यो तजवीज गर्नु आडका सिपाहि दुस्मनले देखन्या भया १०।१२० सिपाहि अघि पठाउन्या तजवीज गर्नु—

५

जब दुस्मन १२।२०० कदमका नजीक आउँछ फुटन्या गोला गिराफ वन्दुकको वालिफयर येकै चोटि वरावर गर्नु—

६

आफु फौज भन्दा दुस्मनको फौज मारिसकि तेवर कम भयो दुस्मन भाग्न्या कहि भीर छ वगन्या खोला छ भन्या यकै चोट वन्दुक भरि संगिन चहाई दुस्मन भाग्या पछि हल्ला गरि लगार मार भनि अफिसरले कमान दि फौज

- अफिसर समेत आडबाट वाहिर बैठाई लगारि मार्नु— ७
 आफनु फौज बरावर रहिकन दुस्मन भाग्यो भन्या
 अफिसरले सिपाहिलाई आडबाट बैठाई लगार भनि
 कमान नदिनु जुन अफिसरले कमान देला अथवा कोहि
 सिपाहि विना कमानले बढला तसलाई जियको शासना
 होला— ८
- दुस्मनले आड नवाधि मैदानैबाट लड्यो आफु फौजभन्दा
 डेढो ज्यादा छ भन्या आफुले पनि आड वाधि छातिको
 ढालगरि बरोबर भिरेर लडनु दुस्मनको फौज दुगुना छ
 भन्या जुन जमिनमा टेक्याको छ उहि जमिनबाट लडनु
 नवडनु— ९
- किल्ला भित्र दुस्मन छ दुस्मनले हान्याको आफनु फौजलाई
 लाग्छ आफुले हान्याको दुस्मनलाई लाग्दैन भन्या तेस्ता
 किल्लामा सिपाहि खेलिकन नलडनु किल्लाभित्र फुटन्या
 गोला हान्या काम गर्नु उस्को किल्ला मुनि पारि आफनु
 तोप डाढा भाज्याडमा चढाई किल्लाभित्र गोला पध्न्या
 गरि हान्या काम गर्नु— १०
- उति गरि किल्ला लिनु सक्या लिनु उतिगर्दा पनि सकियेन
 भन्या वन्दुकको मारू बचाई बचाई सिटि बनाई चारैतरि
 बाट हल्ला गरि भित्र पध्न्या काम गर्नु— ११
- विचमा ठूलो घोलो छ पूल पनि छ आफनु फौज भन्दा
 डेढो ज्यादा दुस्मन को फौज छ भन्या कोस दुई कोससम्म
 पूल तरि मैदान भयापनि छातिको ढाल गरि दुस्मनसंग
 लडनु— १२
- दुगुना तिगुना दुस्मनको फौज ज्यादा छ भन्या पूलका
 मुखमा भारी भारी तोप राषि उसै खोलाको आड गरि
 लडनु आफनु टोप ता पुर्याको छैन भन्या पूल काटी
 लडनु— १३
- आफनु फौज पूलतरि पारि लड्छ फौजलाई दुस्मनले
 दबाउन लाग्यो भन्या पूल वारिका फौजले पारिका
 फौजलाई मदत दिनु पूल काटन र डुङ्गा नाउ घोपट्याउना
 पछि नलाग्नु जुन अफिसर सिपाहिले पूल काटला डुङ्गा
 नाउ घोपट्याउला तसलाई फासि दिनु— १४
- लडाकीका वीचमा वन्दुक चल्यापछि फौजले हटन
 बढनलाई नुवोलनु कपतान र अजिटन विगुलले बढ भन्या
 बढनु हट भन्या हटनु फौजका आफना मुनासिवले हटन्या
- बढन्या काम नगर्नु आफनु मुनासिवले हटन्या बढन्या काम
 गन्या फौजलाई वात लागता— १५
- कपतान लेफटेन अजिटन इ तिनले बढाउन्या र थामन्या
 बखत बुझि हुकुम दिनु— १६
- इन्साइन सुवेदार ज्मादार हुँदा सिपाहिले जस्तो कपतान
 लेफटेन अजिटनले उर्दि दिछन् सो माफिक हुकुम
 बजाउनु— १७
- कपतान लेफटेन इन्साइन सुवेदार ज्मादार अजिटनले
 लडाईमा वन्दुकको आवाज भयापछि आफनु पल्टनको
 लैन भन्दा ४ हात पछि वस्तु येकछिन आफनु परेटलाई
 नछाडनु— १८
- लडाईका वीचमा आफना पल्टनको अफिसर कपतानलाई
 धा लाग्यो भन्या लेफटेनको कमान लेफटेनलाई धा लाग्या
 इन्साइनको कमान इन्साइनलाई धा लाग्या सुवेदारको
 कमान सुवेदारलाई धा लाग्या ज्मादारको कमान ज्मादार
 लाई धा लाग्या हवलदारको कमान मानि आफनु ज्मामद
 राषि वाफज्यादाको नाम समझि निमको सोझो चिराई
 आफनु मुलुकका इज्जतमजफ तरोवार ठाडो राषनानिमित्त
 छातिको ढाल गरि लडनु— १९
- आगाडिको फौज दुस्मनसंग लडन्या छ त्यो आफनु फौज भाग्यो
 भन्या तेस फौजलाई मान्या गरि २ गोलिको दरेसपछि गरि
 अर्को आफनु फौज राषनु आगाडि वालालाई दुस्मनले
 सान्है दबायो भन्या मान्या फौजलाई मार्न राष्याका
 फौजले गोहार दिनु— २०
- दुस्मन फौजमा कसैलाई गोलि तरोवार लागि जमिनमा
 लोट्याका हिडन नसकन्यालाई फेरि चोट थपि कसैले
 मान्यो भन्या मान्यालाई पल्टनका अफिसरहरूले चिन्हु
 त्यो धाइत्या हान्याको नाउ लेषि राषनु तेस्को आफनु
 जुन दर्जामा कवुल गन्याको छ उस दर्जा देखि कैल्है
 नवडाउनु— २१
- दुस्मनका फौजका केहि अफिसर सिपाहीले हतियार छोडि
 हामी सरणमा पन्यो भनि विन्तिगन्या भन्या तेस्तालाई
 नमार्नु तिनीहरूका हतियार बोसि आफनु सिपाहिले
 घेरा लगाई आफनु डेरामा ल्याई बातिर गरि राषनु
 भाग्न नदिनु— २२

(क्रमशः)